



प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेड
PROTECTIVE MICRO INSURANCE LIMITED

मुख्य कार्यालय: गोदावरी रोड, धनगढी, कैलाली, सुदूर पश्चिम प्रदेश, नेपाल, फोन: ०९१-५९०७०७
E-mail: info@protectivemicro.com, Web: www.protectivemicro.com

हालसालै
खिचेको
बीमितको फोटो

सम्पत्ति लघुबीमा प्रस्ताव फाराम (ग्राहक पहिचान विवरण सहित)

बीमालेखको नम्बर:

१. बीमित व्यक्तिको विवरण:

बीमितको नाम थर:

बुवाको नाम: बाजेको नाम:

पति/पत्नीको नाम थर:

के तपाईं बैकिङ्ग कसुर अन्तर्गत कालोसूचीमा समावेश हुनुहुन्छ? रहेको नरहेको

कालोसूचीबाट हटेको भए, हटेको मिति:

के तपाईं वा तपाईंको परिवार राजनीति, सरकारी सेवा वा उच्च पदस्थ दर्जामा कार्यरत् वा सेवा निवृत्त हुनुहुन्छ? रहेको नरहेको

अन्य परिवारको सदस्य (नाता सहित): १ २

वैवाहिक अवस्था: विवाहित अविवाहित अन्य कृपया खुलाउनुहोस्:

लिंग: पुरुष महिला अन्य

नागरिकता: जन्म मिति (वि.स./ई.सं)

नागरिकता नं जारी जिल्ला जारी मिति

पेशा:

स्थायी ठेगाना:

प्रदेश: जिल्ला: गाउँपालिका/नगरपालिका: वडा नं.

टोल: घर नं. (भएमा) : फोन नं. (भएमा) :

इमेल: (भएमा) : पेशा/व्यवसाय/कारोबारको विवरण (भएमा) :

मोबाइल नं.:

अस्थायी ठेगाना:

प्रदेश: जिल्ला: गाउँपालिका/नगरपालिका: वडा नं.

टोल: घर नं. (भएमा) : फोन नं. (भएमा) :

इमेल: (भएमा) : पेशा/व्यवसाय/कारोबारको विवरण (भएमा) :

मोबाइल नं.:

बीमित संस्था भएमा:

संस्थाको नाम: पूरा ठेगाना:

फोन नं: इमेल: (भएमा) :

संस्था दर्ता न: स्थायी लेखा न:

पेशा/व्यवसाय/कारोबारको विवरण: प्रोप्राइटरको नाम

द्रष्टव्य: यदि बीमित र प्रस्तावक फरक भएमा दुवैको अलग अलग विवरण उल्लेख गर्नु पर्नेछ ।

प्रस्तावक (भएमा) को विवरण:

नामथर: प्रदेश:

जिल्ला: गाउँपालिका/नगरपालिका: वडा नं. टोल:

घर नं. (भएमा): फोन नं. (भएमा) : इमेल: (भएमा) :

पेशा/व्यवसाय/कारोबारको विवरण (भएमा) : मोबाइल नं.:

२. सामूहिक बीमा भए बीमालेख धारकको विवरण:

नामथर: प्रदेश:
जिल्ला: गाउँपालिका/नगरपालिका वडा नं.....
टोल: फोन नं. (भएमा) : इमेल: (भएमा) :
सास्था भए दर्ता नं. र प्यान नं.....

द्रष्टव्य: समूहमा संलग्न भएका सबै बीमितको विवरण प्रस्ताव फारामसंगै संलग्न गर्नु पर्नेछ ।

३. सम्पत्तिको विवरण:

घर धनीको नाम:
बीमा गरिने सम्पत्ति:
सम्पत्ति रहेको स्थान: प्रदेश जिल्ला गाउँपालिका/नगरपालिका:
वडा नं टोल: कित्ता नं. : घर नं. (भएमा) :
चार किल्ला:
पूर्व: पश्चिम: उत्तर दक्षिण:
सम्पत्तिको प्रकार: कच्ची/पक्की
सम्पत्ति भित्रका वा अन्तर्गतका सामग्रीको विवरण (बीमाङ्क रकम सहित)
सम्पत्ति धितोबन्धक राखेको भए धितो बन्धक लिने संस्थाको नाम/ठेगाना:
सम्पत्ति सम्बन्धी अन्य विवरण:


४. बीमाको अवधि:

मिति: समय: देखि सम्म (कुल महिना दिन)

५. यस अघि यसै प्रकृतिको बीमा गरी बीमा दावी लिनु भएको थियो? थियो भने उल्लेख गर्नुहोस् ।

६. यस प्रस्ताव फाराममा माथि उल्लेख गरिएको बाहेक छुट हुनगएको केही विवरण छन् भने उल्लेख गर्नुहोस् ।

७. नजिकको सीमा चिन्ह:

 उत्तर
--

८. उद्घोषण:

म/ हामी यस प्रस्तावद्वारा घोषणा गर्दछौं कि यस प्रस्ताव फाराममा उल्लेख गरिएका तथ्य, विवरण, सूचना तथा जानकारी लुकाए छिपाएको छैन । कुनै तथ्य, विवरण, सूचना, जानकारी तथा उत्तरहरू लुकाए छिपाएको प्रमाणित भएमा बीमालेख रद्द हुनेछ भन्ने कुरामा म/ हामी स्वीकार गर्दछु/ गर्दछौं ।

--	--

आधिकारिक हस्ताक्षर:

बीमित/प्रस्तावकको हस्ताक्षर/छाप:

नाम :

पद:

मिति:

नोट: बीमितले सत्य तथ्य विवरण उल्लेख गरी पूरा प्रस्ताव फाराम भर्नु पर्नेछ र कुनै तथ्य, विवरण, सूचना, जानकारी तथा उत्तरहरू लुकाए छिपाएको प्रमाणित भएमा बीमालेख रद्द हुनेछ ।